



यदि तपाईंले कोभिड-19 को कारणले आफ्नो रोजगारी वा आम्दानी गुमाउनुभयो भने Allegheny County Emergency Rental Assistance (Allegheny County (एलिघेनी काउन्टी) आकस्मिक रेन्टल सहायता) उपलब्ध छ।

[covidrentrelief.alleghenycounty.us](https://covidrentrelief.alleghenycounty.us)

## निवेदन प्रक्रियाले कसरी काम गर्छ



1. निवेदन प्रक्रिया अनलाइनमा मात्र उपलब्ध छ। यदि तपाईं अनलाइनमा जान सक्नुहुन्न वा भर्नाको लागि मद्दत आवश्यक पर्छ भने, ACTION-Housing लाई 412-248-0021 मा वा [rentalassistance@actionhousing.org](mailto:rentalassistance@actionhousing.org) मा सम्पर्क गर्नुहोस्। निःशुल्क वाइफाई र कम्प्युटरहरू सहित ड्रप-इन सेन्टरहरू काउन्टीभर खुला हुनेछ। कुनै-कुनै केन्द्रहरूमा प्रविधिमा सहायताको लागि स्क्यानर र कर्मचारी पनि छन्।



2. निवेदनमा प्रवेश गर्न तपाईंले अनिवार्य एउटा युजरनेम र पासवर्ड सिर्जना गर्नुपर्छ। त्यो गर्नको लागि, तपाईंको एक ईमेल खाता हुनुपर्नेछ। ईमेल खाता छैन? [bit.ly/gmailforrent](https://bit.ly/gmailforrent) वा [bit.ly/yahoorrent](https://bit.ly/yahoorrent) मा निःशुल्क साइन अप गर्नुहोस्।



3. तपाईंले मात्र देख्न सक्ने ठाउँमा आफ्नो युजरनेम र पासवर्ड लेख्नुहोस्। यदि तपाईं कागजातहरू थप, तपाईंको सम्पर्क जानकारी परिवर्तन गर्न वा तपाईंको निवेदनको स्थिति जाँच गर्न निवेदनमा फर्किन चाहिँमा तपाईंलाई तिनको आवश्यक पर्नेछ।



4. तपाईंको निवेदन पेश गरेपछि, यो पाँच चरणहरूमा प्रवेश गर्ने छः

- निवेदन समीक्षा
- टेनान्ट आउटरिच - यदि थप जानकारी आवश्यक परेमा कसैले तपाईंलाई सम्पर्क गर्नेछ।
- योग्यता निर्धारण - यदि तपाईं योग्यता मापदण्ड पुराउनुहुन्छ भने तपाईंको निवेदन अर्को चरणमा सार्छ। यदि पूरा भएन भने, तपाईंले लिखित अस्वीकृति प्राप्त गर्नुहुन्छ जुन तपाईंले पुनरावेदन गर्न सक्नुहुन्छ।
- ल्याण्डलर्ड आउटरिच
- भुक्तानी प्रोसेसिङ



फेरी लग इन गरेर तपाईं कुनै बेला यो प्रक्रियामा तपाईंको निवेदन कहाँ छ देख्न सक्नुहुन्छ।



5. अगाडी के हुन्छ भन्ने बारे हामी तपाईंलाई सम्पर्क गर्नेछौं। तपाईंलाई सम्पर्क गर्ने व्यक्ति ACTION-Housing, The Urban League of Greater Pittsburgh वा YWCA of Greater Pittsburgh बाट हुनसक्छ। हामी सबै सँगै काम गर्दैछौं त्यसैले कृपया आफ्नो फोन कलको जवाफ दिनुहोस् वा उनीहरूको ईमेलको प्रतिक्रिया दिनुहोस्।

प्रश्नहरू छन्? ACTION-Housing लाई 412-248-0021 मा वा [rentalassistance@actionhousing.org](mailto:rentalassistance@actionhousing.org) मा सम्पर्क गर्नुहोस्।